

नेपाल र भियतनामको FIU बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका सम्बन्धमा नेपाल र भियतनामको FIU बीच एक आपसमा सूचना आदान-प्रदान तथा समन्वय गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को प्रावधानअनुसार नेपालको वित्तीय जानकारी इकाई (FIU-Nepal) र भियतनामको Anti-Money Laundering Department (AMLDD) बीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । २५ देखि २९ अगस्त, २०२५ मा टोक्यो, जापानमा आयोजित एशिया प्यासिफिक समूह (APG) को वार्षिक बैठकको अवसरमा भदौ ११, २०८२ (27 August, 2025) मा हस्ताक्षर गरिएको हो । नेपालको तर्फबाट FIU-Nepal का प्रमुख/निर्देशक बासुदेव भट्टराई र भियतनामको AMLDD तर्फबाट Director General - Pham Tien Phong ले हस्ताक्षर गर्नुभएको थियो ।



उक्त कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तथा समन्वय समितिका संयोजक फणिन्द्र गौतमको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल सहभागी थियो । भियतनामको तर्फबाट The State Bank of Viet Nam का Deputy Governor Mr. Pham Tien Dzung तथा AMLDD का उच्च अधिकारीहरूको टोली उपस्थित रहेको थियो । यो समझदारीले दुवै देशका FIU बीच वित्तीय अपराधका विरुद्ध सशक्त सहकार्य र सूचनाको आदान-प्रदानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।



MoU signed between FIUs of Nepal and Vietnam

To prevent Money Laundering (ML), Terrorist Financing (TF), and related financial crimes, Financial Intelligence Units (FIUs) of Nepal and Vietnam have signed a Memorandum of Understanding (MoU) for mutual information exchange and coordination.

In line with the provisions of the Asset (Money) Laundering Prevention Act, 2008, the MoU was signed between Nepal's Financial Intelligence Unit (FIU-Nepal) and Vietnam's Anti-Money Laundering Department (AMLDD). The MoU was signed on 27th August, 2025 on the sidelines of the Annual Meeting of the Asia/Pacific Group on Money Laundering (APG) held in Tokyo, Japan from August 25 to 29, 2025.

On behalf of Nepal, Basudev Bhattarai, Head/Director of FIU-Nepal, and on behalf of Vietnam, Pham Tien Phong, Director General of AMLDD signed the MoU.

The Nepali delegation at the event was led by Mr. Phanindra Gautam, Secretary at the Office of the Prime Minister and Council of Ministers and Coordinator of the Coordination Committee. From the Vietnamese side, Deputy Governor of State Bank of Viet Nam, Mr. Pham Tien Dzung and other high-level officials from AMLDD were present.

This MoU is expected to strengthen bilateral cooperation and facilitate more effective information exchange between the two FIUs in the fight against ML/TF and other financial crimes.